



कालिकामाई गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
हरिहरपुरबिर्ता, पर्सा
२ नं. प्रदेश, नेपाल

माछा पालन प्रयोजनका लागि सार्वजनिक पोखरीको खुल्ला डाँक बढाबढ सम्बन्धि सुचना

(तेस्रो पटक प्रकाशन मिति : २०७७।१०।०७ गते)

१. यस कालिकामाई गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक पोखरीहरूमध्ये तपसिल बमोजिमका पोखरीहरूको माछा पालन प्रयोजनका लागि टेन्डरको सम्झौता भएको मिति देखी ५ (पाँच) वर्षको लागि पोखरी ठेक्कामा दिईने भएकोले पोखरीको खुल्ला डाक बढाबढमा भाग लिने इच्छुक व्यक्ति वा इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय बमोजिमको शर्तहरूको अधिनमा रही रितपूर्वकको छुटाछुटै निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
२. **निवेदन दिनुपर्ने अन्तिम मिति** : यो सुचना प्रकाशित भएको मिति देखी १५ औं दिनसम्म यस कार्यालयको नाममा बैंक अफ काठमाण्डु, विरंचिबर्वा शाखामा रहेको आन्तरिक राजश्व खाता नं. ०१८८००००००९०५२४ मा रु ३०००।- (तीन हजार मात्र) (पछि फिर्ता नहुने गरी) रकम बुझाई रसिद संलग्न राखी यस कार्यालयमा सम्बन्धित व्यक्तिले नागरिकताको प्रतिलिपी वा फर्म/संस्थाका अधिकार प्राप्त प्रतिनिधिले (फर्म/संस्थाको हकमा आद्यावधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणित इजाजतपत्र, आद्यावधिक नविकरण फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणित प्रमाणपत्र, मुल्य अभिवृद्धि करमा दर्ताको प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) प्रमाणित प्रमाणपत्र, आ.व.२०७६।०७७ सम्मको कर चुक्ता गरेको प्रमाणित पत्र) निवेदन साथ पेश गरी निवेदन दर्ता गराउनु पर्नेछ । निवेदन दर्ता गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
३. **ठेक्काको किसिम** : खुल्ला डाँक बढाबढ ।
४. **धरौटी सम्बन्धमा** :- धरौटीको रकम नेपाली नागरीक भए ५ % (पाँच प्रतिशत) आफुले कबोल गर्ने अंकको रकम पहिला नै यस कार्यालयको नाममा बैंक अफ काठमाण्डु, विरंचिबर्वा शाखामा रहेको धरौटी खाता नं. ०१८८००००००४४५२४ मा दाखिला गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा जारी भएको कम्तीमा ९० दिन म्याद भएको (निवेदन बुझाउने अन्तिम मिति देखी) नेपाल सरकारको मान्यताप्राप्त बैंकबाट जारी भएको बिडवण्ड डाँक बढाबढ हुनु भन्दा कम्तीमा १ (एक) घण्टा अगावै पेश गर्नु पर्नेछ । यसरी पेश गरिने जमानत वास्तको भौचर, रसिद वा बिडवण्ड यो सुचना प्रकाशित भएको मिति पछिकोलाई मान्यता दिईनेछ ।
५. **खुल्ला डाँक बढाबढ हुने मिति, समय र स्थान** :- निवेदकहरूको रोहबरमा निवेदन दिने अन्तिम मितिको भोली पल्ट दिनको १०:०० बजे यस कार्यालयमा डाँक बढाबढ हुनेछ । डाँक बढाबढमा आफुले राखेको धरौटी रकम बमोजिमको कबोल अंक भन्दा बढी कबोल अंक बोल्न पाईने छैन ।
६. डाँक बढाबढ सम्बन्धि सुचना संशोधन भएमा यस कार्यालयको सुचना पाटीमा टाँस गरिनेछ ।
७. अन्य कार्यविधिहरू सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन), सार्वजनिक खरिद नियमावली २०६३ (संशोधित) तथा अन्य प्रचलित ऐन, नियम बमोजिम हुनेछ ।
८. डाँक बढाबढ सम्बन्धि थप जानकारीका लागि यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ ।
९. सम्पर्क व्यक्ती श्री सुनील कुमार रौनियार, योजना शाखा, सम्पर्क नं. ९८४५५३६१३७

ठेक्का नं.	अवस्थित	क्षेत्रफल	ठेक्काको न्युनतम अंक (पाँच वर्षको लागि)	फारम दस्तुर	कैफियत
०१/२०७६/०७७	साविक गा.वि.स. मुडली-९	३-५-०	२३,५०,०००।-	३०००।-	
०२/२०७६/०७७	साविक गा.वि.स. भेडिहारी-९	०-८-१४	३,५०,०००।-	३०००।-	
०३/२०७६/०७७	साविक गा.वि.स. हरिहरपुरबिर्ता-१	०-८-१३	३,५०,०००।-	३०००।-	
०४/२०७६/०७७	साविक गा.वि.स. विरंचिबर्वा-२	०-५-१२	३,००,०००।-	३०००।-	
०५/२०७६/०७७	साविक गा.वि.स. विरंचिबर्वा-९	०-८-०	३,००,०००।-	३०००।-	
०६/२०७६/०७७	साविक गा.वि.स. विरंचिबर्वा-८	०-६-०	२,००,०००।-	३०००।-	थप
०७/२०७६/०७७	साविक गा.वि.स. विरंचिबर्वा-८	०-६-०	२,००,०००।-	३०००।-	थप